

अङ्क 6

अभिवादन छ DeKalb County School District,

DeKalb County School District को तर्फबाट, म औपचारिक रूपमा विद्यार्थी तथा कर्मचारीहरूलाई शैक्षिक सत्र 2020-2021 मा स्वागत गर्न चाहन्छु ! म यो शैक्षिक वर्षलाई लिएर साँच्चिकै उत्साहित छु र मैले आशा गरेकी छु कि तपाईं पनि उत्साहित हुनुहुन्छ । तपाईं क्यारियरको तयारी, जीवनपर्यन्त सिकाइ, र शैक्षिक सफलताका लागि सही मार्गमा हुनुहुन्छ भनेर सुनिश्चित गर्न, म, प्रत्यक्ष शिक्षण होस् वा अनलाइन शिक्षण होस्, सधैं तपाईंको छेउमा उभिएको हुनेछु ।

यो हप्ताको हाम्रो विषयवस्तु भनेको पाँच तारे उत्कृष्टता हो । यो चुनौतीपूर्ण समयका दौडान सफल हुनका निम्ति हामीले उच्च स्तर हासिल गर्ने गरी काम गर्नु पर्छ । यो हप्ता क्षेत्र पाँचको भ्रमण गर्न पाउँदा म प्रसन्न भएको थिए - आधारभूत तथा माध्यमिक विद्यालयहरू सहित Dr. Martin Luther King Jr. High School को क्लस्टर, Miller Grove High School को क्लस्टर, र Southwest DeKalb High School को क्लस्टर । मैले न्यानो अभिवादन पाए र साथै हाम्रा विद्यार्थीहरूले माथि जान र सफल हुन आवश्यक पर्ने सहयोग पाउँछन् भनेर स्पष्ट बनाउने एउटा वृहत् योजना प्राप्त गरे । यो "पाँच तारे क्षेत्र" ले समता तथा पहुँचलाई उच्च प्राथमिकता भित्र राखेर विद्यार्थी सफलता हासिल गरेको छ । आफ्ना रणनीतिहरू तथा परिकल्पनामा सहयोग गर्ने तथ्याङ्कको साथमा सशक्त योजना प्रदान गरेकोमा म क्षेत्र पाँचलाई धन्यवाद दिन चाहन्छु ।

हामीले यो शैक्षिक वर्ष सुरु गर्दै गर्दा, समानता र पहुँच सहितको विद्यार्थी सफलताको बारेमा सोचौं । DCSD का सबै विद्यार्थीहरू, विशेषगरी कम प्रतिनिधित्व भएका विद्यार्थीको जनसङ्ख्याको लागि सार्वजनिक शिक्षाको पहुँच सुरक्षित गर्ने र सफलता सुनिश्चित गर्ने कुरामा हाम्रो रणनीतिमा भएको लक्ष्य 3 महत्त्वपूर्ण छ । मैले डिजिटल सुविधाको पहुँचको असमानता र खाद्यान्न असुरक्षा पहिचान गर्ने र हामीलाई सही मार्गमा राष्ट्र पूर्व सक्रिय रूपमा समाधानहरू पहिचान गर्ने डा. Weaver र उहाँको टोलीको सराहना गरे ।

क्षेत्र 5-तारे उत्कृष्टता

हाम्रा विद्यार्थीहरूको आवश्यकता तथा भलाइको बारेमा छलफल गर्न मैले आस्थामा विश्वास राखे DeKalb County का अगुवाहरू Dunwoody Mayor Lynn Deutsch र कमिस्तर Larry Johnson सँग भर्चुअल रूपमा भेटघाट गर्ने अवसर प्राप्त गरे । साझा लक्ष्य तथा सरोकारका विषयहरू भएका बाल समर्थकहरूसँगको भेटले मलाई पुनः आश्रस्त बनायो । मैले आशा गरेको छु विद्यार्थीहरूलाई सहयोग प्रदान गर्दै गर्दा समुदायको सम्बन्ध हेर्ने टोलीले हाम्रो गाउँलाई एक ठाउँमा ल्याउनेछ ताकी सहकार्य गरेर र सामूहिक रूपमा काम गर्न सकियोस् । सुझाव तथा निर्देशन प्रदान गर्नु भएकोमा म तपाईं प्रति अत्यन्तै आभारी छु र मलाई थाहा छ कि हामी एकसाथ अगाडि बढ्न सक्छौं ।

हामी एकसाथ यो नयाँ तथा अनिश्चित यात्रा सुरु गर्दै गर्न लागि रहेका छौं । यस क्रममा, म चाहन्छु कि तपाईं वर्षभरि नै, विशेषगरी अफ्ठारो परिस्थितिमा, आफ्नो मनमा एउटा परिकल्पना राख्नुहोस् । हाम्रो परिकल्पना भनेको विद्यार्थीहरूलाई हरियो क्याप तथा गाउनको साथमा ग्राजुएसनमा मुस्कुराइ रहेको र संसारसँग लड्न तयार भएको

देख्न पाइयोस् भन्ने छ । यसका लागि, हामी सबैले DeKalb County का प्रत्येक र सबै विद्यार्थीहरूका लागि यो क्षणसम्म र यो क्षणपछाडि पुग्न प्रयास गर्नु पर्दछ । सधा झैँ, DeKalb County School District प्रतिको तपाईंको कडा मेहनत र प्रतिबद्धता को लागि तपाईंलाई धन्यवाद । तपाईंको शैक्षिक वर्ष उत्कृष्टसँग बितोस्

तपाईंको #1 प्रशंसक,

Cheryl Watson-Harris, सुपरिन्टेन्डेन्ट

हाम्रा परिवारहरूका सामाजिक तथा भावनात्मक समस्याहरू सम्बोधन गर्ने भर्चुअल टाउन हल बैठक आयोजना गरेकोमा Parent and Family Engagement Department लाई विशेष धन्यवाद छ । कोभिड-19 ले DeKalb County का हाम्रा परिवारहरूमा तथा विश्वभरि नै धेरै समस्याहरू सिर्जना गरेको छ । तपाईंले यो टाउन हल बैठक छुटाउनुभएको छ भने, यो फोटोमा क्लिक गर्नुहोस् र DCSD Family Engagement को फेसबुक पृष्ठमा जानुहोस् र डिस्ट्रिक्टले प्रदान गर्ने wraparound services (समग्र सेवाहरू) को बारेमा थप जानकारी हासिल गर्नुहोस् ।